

10 כָּבֵד אֲרַב הוּא לִי אֲרִיָּה אֲרִי בְּמִסְתָּרִים:
 भालु लुकेर-बस्ने उहाँ मलाई — सिंह लुकेको-ठाउँमा
 H1677 H0693 H1931 H4565

परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।

11 דָּרְכֵי סוּרָר וַיִּפְשְׁחֵנִי שְׁמֵנִי שָׁמֵם:
 मेरा-बाटोहरूबाट भटकाउनुभयो र-चिर्नुभयो-मलाई बनाउनुभयो-मलाई उजाड
 H1870 H5493 H6582 H8076

परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो, उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।

12 דָּרְךָ קִשְׁתּוֹ וַיִּצִיבֵנִי כְּמִטְרָא לְחֹן:
 ताबुभयो आफ्नो-धनु र-खडा-गर्नुभयो-मलाई निशानाजस्तो बाणको-लागि —
 H1869 H7198 H5324 H4307 H2671

उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।

13 הַבֵּיא בְּכַלְיוֹתַי בָּנִי אֲשַׁפְּתֵנִי:
 पसाउनुभयो मेरा-मिर्गीलाहरूमा बाणहरू आफ्नो-भर्कोसका
 H0935 H3629 H0827

उहाँले मलाई भुँडीमा हिरकाउनु भयो। उहाँले मलाई काँडले हिरकाउनु भयो।

14 הַיְיִתִּי שָׁחֵק לְכָל- עָמִי נְנִינָתָם כָּל- הַיּוֹם:
 भएँ हासो-खेल सबै मेरा-मानिसहरूलाई तिनीहरूको-गीत सारा दिनभरि
 H1961 H7814 H3605 H5058 H3605 H3117

म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।

15 הַשְּׂבִיעֵנִי בְּמַרוֹרִים הַרְוֵנִי לְעֵנָה:
 खुवाउनुभयो-मलाई तितो-थोकहरूले थाम्नुभयो-मलाई विषले —
 H7646 H4844 H7301 H3939

परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

16 וַיִּגְרַס בְּחֶצְיָן שָׁנִי הַכְּפִישָׁנִי בְּאַפְרָ:
 र-चुर्नुभयो बजरीले मेरा-दाँतहरू खरानी-बनाउनुभयो-मलाई खरानीमा
 H1638 H2687 H8127 H3728 H0665

परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो, उहाँले मलाई दलदलमा धकेली दिनुभयो।

17 וַתִּזְנַח מְשָׁלוֹם נִפְשִׁי נְשִׁיתִי טוֹבָה:
 र-टाढा-राख्नुभयो शान्तिबाट मेरो-प्राण बिर्सै भलाई
 H7965 H5315 H5382

मैले सोचेँ अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन। मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें।

18 וְאָמַר אֲבָר נִצְחֵי וַתּוֹחֲלֵתִי מִיְהִנָּה:
 र-भनेँ नाश-भयो मेरो-शक्ति र-मेरो-आशा परमप्रभुबाट —
 H0559 H0006 H5331 H8431 H3068

मैले आफैलाई भनेँ, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन।”

19 זָכַר- עָנְיִי וַמְרוֹרֵי לְעֵנָה וְרָאשׁ:
 सम्झनुहोस् मेरो-कष्ट र-मेरो-भटकाइ विष र-तितो-थोक
 H2142 H6040 H4788 H3939 H7219

परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तितो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।

20 זְכוּר תְּזַכֵּר וְתִשָּׁחַח (וְתִשָּׁחַח) עָלַי נִפְשִׁי :
निरन्तर सम्झनुहुन्छ — र-झुकिन्छ म-माथि मेरो-प्राण
H2142 H2142 H7743 H7743 H5315 H5315

म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

21 זָאת אֲשִׁיב אֵלַי- לְבִי עַל- כֵּן אוֹחִיל :
यो-कुरा फर्काउँछु मेरो हृदयमा यसकारण यसैले आशा-राख्छु
H2063 H7725 H0413 H3176

तर त्यसपछि अन्य केही कुरा सोचें। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा

22 קִסְרֵי קְרָחִים יְהוָה כִּי לֹא- תִּמְנַנּוּ כִּי לֹא- סָכִיעָה- עֵינַי קָלוּ :
कृपाहरू परमप्रभुका किनभने सकिएका-छैनन् सकिएका-छैनन् किनभने सकिएका-छैनन् उहाँको-दयाहरू
H3068 H3808 H8552 H3808 H3615

परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।

23 קְדָשִׁים לְבַקְרִים רָבָה אֲמוֹנְתָהּ :
नयाँ-छन् हरेक-बिहान महान्-छ तपाईंको-विश्वसनीयता
H2319 H1242 H0530

हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।

24 קָלְכִי יְהוָה אֲמַרְתָּ עָלַי- כֵּן אוֹחִיל לּוֹ :
मेरो-भाग परमप्रभु-हुन् भन्छ मेरो-प्राणले यसकारण यसैले आशा-राख्छु उहाँमा
H3068 H0559 H5315 H3176

म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”

25 טוֹב יְהוָה לְקִוּוֹ לְנַפְשִׁי תִּדְרֹשׁוּנִי :
असल-छन् परमप्रभु उहाँको-पर्खिनेहरूलाई प्राणलाई खोज्नेलाई
H3068 H5315 H1875

परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।

26 טוֹב יְהוָה רְפוּמָה לְחַשְׁוֹעַת יְהוָה :
असल-छ र-पर्खिनु र-चुपचाप-गर्नु उद्धारको-लागि परमप्रभुको
H3175 H1748 H8668 H3068

ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतीक्षा गर्नु हुन्छ।

27 טוֹב לְזָכַר כִּי- יִשָּׂא עַל בְּנֵי-עוֹרֵי :
असल-छ मानिसको-लागि जब बोक्छ जुवा जवानीमा
H1397 H5375 H5923

मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।

28 יֵשֵׁב בְּדָרְךָ וַיִּיָּחַם כִּי נָטַל עָלָיו :
बसोस् एकलै र-चुप-लागोस् किनभने राखिएको-छ उसमाथि
H0910 H3427 H5190

जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एकलो र चुपचाप बस्नु पर्छ।

29 יָתֵן בְּעַפְרָה פִּיהוּ אֹרְלֵי יֵשׁ תִּקְוָה :
राखोस् धूलोमा आफ्नो-मुख सायद आशा
H5414 H6083 H6310 H0194 H3426

त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।

30	יָתֵן	לְמַכְהוֹ	לָחִי	יִשְׁבַּע	בְּחֶרְפָּה:	ס
	देओस्	हिर्काउनेलाई	गाला	थामिओस्	अपमानले	—
	H5414	H5221	H3895	H7646	H2781	

त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

31	כִּי	לֹא	יִזְנֶה	לְעוֹלָם	אֲדֹנָי:
	किनभने	सदाको-लागि	त्यागनु-हुन्न	सदाको-लागि	प्रभुले
		H3808		H5769	H0136

त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

32	כִּי	אִם־	הוֹנִיחַ	וְרָחֵם	כָּל־בְּ	חַסְדּוֹ	(חַסְדּוֹ):
	किनभने	यद्यपि	दुःख-दिनुभयो	दया-पनि-गर्नुहुन्छ	प्रचुरताअनुसार	—	उहाँका-कृपाहरूको
			H3013	H7355	H7230		

जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करुणा अपार छ।

33	כִּי	לֹא	עָנָה	מִלְבָּבוֹ	וַיִּנְחַח	בְּנִי־	אִישׁ:	ס
	किनभने	इच्छाले-गर्दैन	दुःख-दिनुहुन्न	आफ्नो-हृदयबाट	र-दुःख-दिनुहुन्छ	सन्तानहरूलाई	मानवका	—
		H3808			H3013		H0376	

परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुःखी बनाउन चाहनुहुन्न।

34	לְדַכָּא	תַּחַת	רְגְלָיו	כָּל	אֲסִירֵי	אֲרָץ:
	कुल्ल	आफना-खुट्टामुनि	आफना-खुट्टाहरू	सबै	बन्दीहरू	पृथ्वीका
	H1792	H8478	H7272	H3605	H0615	H0776

परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

35	לְהַטּוֹת	מִשְׁפָּט־	גִּבּוֹר	גָּדַר	פְּנֵי	עֲלִיּוֹן:
	टर्न	न्याय	मानिसको	अगाडि	अनुहार	सर्वोच्चको
	H5186	H4941	H1397	H5048	H6440	

उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।

36	לְעוֹת	אָדָם	בְּרִיבוֹ	אֲדֹנָי	לֹא	רָאָה:	ס
	बिगार्न	मानिसको	उसको-मुद्दामा	प्रभुले	देखु-हुन्न	देखुहुन्न	—
	H5791	H0120	H7379	H0136	H3808	H7200	

मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटकै मनपराउनु हुन्न।

37	מִי	יָהּ	אֲמַר	וַיְהִי	אֲדֹנָי	צָנָה:
	को	यो	भन्छ	र-हुन्छ	प्रभुले	आज्ञा-दिनुभएन
		H2088	H0559	H1961	H0136	H6680

परमप्रभुले आज्ञा नगरूज्जेलसम्म कसैले पनि एस्तो घटना होस् भनेर भन्न सक्तैन।

38	מִפִּי	עֲלִיּוֹן	לֹא	תִּצָא	הַרְעוֹת	וְהַטּוֹב:
	मुखबाट	सर्वोच्चको	आउँदैन	निस्कन्छ	विपत्तिहरू	र-भलाइ
	H6310		H3808	H3318		

सर्वोच्च परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

39	מִהָרָ	יִתְאֲוֶנֶן	אָדָם	חַי	גִּבּוֹר	עַל־	חַטָּאוֹן	(חַטָּאוֹן):	ס
	किन	गुनगुन-गर्छ	मानिस	जीवित	मानिसले	बारेमा	—	आफना-पापहरूको	—
	H4100	H0596	H0120		H1397	H2399		H2399	

जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन।

40 נַחֲפָשָׁה רַךְ כִּינּוּ וְנִחְלָקְרָה וְנִשְׁוֶבָה עַד- יְהוָה: 40
जाँचीं र हेरौं हामीले के-के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौं।
H2664 H1870 H2713 H7725 H5704 H3068

जाँचीं र हेरौं हामीले के-के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौं।

41 נִשָּׂא לְבַבְנוּ אֶל- כַּפַּיִם אֶל- אֵל בְּשָׁמַיִם: 41
उठाऔं हाँचीं-हृदयहरू तिर हातहरू तिर परमेश्वर तिर स्वर्गमा
H5375 H3824 H0413 H3709 H0413 H0410 H8064

हामी हाम्रा हृदय र हातहरू स्वर्गका परमप्रभुको तर्फ उठाऔं, अनि

42 גָּחַנּוּ פָּשַׁעְנוּ וּמָרִינוּ אֲתָהּ לֹא סִלַּחְתָּ: 42
हामीले अपराध-गर्यौं र-विद्रोह-गर्यौं तपाईंले क्षमा-गर्नुभएन क्षमा-गर्नुभएन
H5168 H6586 H4784 H3808 H5545

उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”

43 סִכַּתָּה בְּאֵף קָדְמֶךָ וְתִדְרֹגְנוּ מָרְנוּ לֹא חֲמֹלְתָּ: 43
ढाक्नुभयो क्रोधले र-खेदनुभयो-हामीलाई मारुंभयो दया-गर्नुभएन दया-गर्नुभएन
H0639 H7291 H2026 H3808 H2550

तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेदनु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मारुं भयो।

44 סִכַּתָּה בְּעָנֹן לֵךְ מִעֲבוּר תְּפִלָּה: 44
ढाक्नुभयो बादलले आफैँलाई पार-हुनबाट प्रार्थना
H6051 H8605

तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।

45 סָחַר וּמְאוֹס תְּשִׁימוּנוּ בְּקִרְבִּי הָעֲמִים: 45
फोहोर र-घृणा बनाउनुभयो-हामीलाई बीचमा जातिहरूका
H5501 H3973 H7130

तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।

46 פָּצוּ עֵלְיָנוּ פִּיָּהֶם כָּל- אֲבִינּוּ: 46
खोल्छन् हाँचीं-विरुद्ध आपना-मुख सबै हाम्रा-शत्रुहरूले
H6475 H6310 H3605 H0341

हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।

47 פָּחַד וּפְחַת לָנוּ הַשָּׂאת לָנוּ וְהַשְּׁבֵר: 47
डर र-खाडल हामी भयो विनाश र-ध्वंस
H6343 H6354 H1961 H7612 H7667

हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।

48 פְּלִיגֵי- מַיִם תִּגְרַר עֵינַי עַל- שֹׁבֵר בַּת- עֲמִי: 48
धाराहरू पानीका बग्छ मेरो-आँखा विनाश छोरी मेरा-मानिसहरूको
H6388 H4325 H3381 H7667 H1323

मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।

49 עֵינַי נִגְרָה וְלֹא תִדְמָה מֵאֵין הַפְּנוּת: 49
मेरो-आँखा बग्छ र-थाम्दैँन रोकिनदैँन बिना विश्रामको
H5064 H3808 H1820 H369 H2014

मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।

50 עַד- יִשְׁקֶנָה וְיָרָא יְהוָה מִשְׁמַיִם: 50
जबसम्म हेर्नुहुन्छ र-देख्नुहुन्छ परमप्रभुले स्वर्गबाट
H5704 H8259 H7200 H3068 H8064

परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।

51 עֵינַי עוֹלָלָה לְנַפְשִׁי מִכָּל בְּנוֹת עִירֵי: 51
मेरो-आँखाले मेरो-प्राणलाई सबैबाट छोरीहरूको मेरो-सहरको
H5315 H3605 H1323

मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुःखी तुल्यायो।

52 צָוָר צָרוּנִי כַצַּפּוֹר אֵיבִי חָנָם: 52
निरन्तर लखेटे-गरे-मलाई मेरा-शत्रुहरूले बिना-कारण
H6833 H0341 H2600

हामीलाई घृणा गर्ने कुनै कारण नभएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।

53 צָמָתוֹ בְּבוֹר מַיִם חַיִּי וַיָּרֶר אֶבֶן בֵּי: 53
नष्ट-पारे खाल्डीमा मेरो-जीवन र-फाले ममाथि
H6789 H3034 H0068

म जीउंदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुङ्गाहरू वर्षाए।

54 צָפוֹ- מַיִם עַל- רֵאשִׁי אֲמַרְתִּי נִגְרַתִּי: 54
छोपुभयो पानीले मेरो-शिरमाथि मेरो-शिरमा अन्त्य-भएँ
H6687 H4325 H0559 H1504

मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”

55 קָרָאתִי שְׁמִי יְהוָה מְבוֹר גְּהִירָאִי תַחְתֵּי: 55
पुकारें तपाईंको-नाम हे-परमप्रभु गहिरो-खाल्डीबाट गहिराइहरूबाट
H7121 H8034 H3068 H8482

हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पीदबाट तपाईंलाई पुकारें।

56 קוֹלִי שָׁמַעְתָּ אֶל- תְּעַלֶּם אֲזִנִּי לְרוּחֹתִי לְשׁוֹעֲתִי: 56
मेरो-सौर सुन्नुभयो नछोपुहोस् लुकाउनुहोस् मेरो-राहतको-पुकारबाट मेरो-सहायताको-पुकारबाट
H8085 H0408 H5956 H0241 H7309 H7775

तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुनु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।

57 קָרְבַּתְּ בֵּינוֹם אֲקַרְאֶה אֶל- תִּזְרָא: 57
नजिक-आउनुभयो दिनमा मैले-पुकार्दा नडराउ नडराउ
H7126 H3117 H7121 H0559 H0408 H3372

मैले सहायताका निम्ति गुहारेके दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”

58 רַבָּתִי אָרְנִי רֵיבִי נַפְשִׁי נֶאֱלָתָה חַיִּי: 58
लड्नुभयो हे-प्रभु मेरो-प्राणको-मुद्दाहरू मेरो-प्राण मेरो-जीवन छुटाउनुभयो
H7378 H0136 H7379 H5315

परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

59 רָאִיתָה יְהוָה עוֹתָוִי שָׁפְטָה מִשְׁפָּטִי: 59
देख्नुभयो हे-परमप्रभु ममाथि-भएको-अन्याय मेरो-मुद्दा न्याय-गर्नुहोस्
H7200 H3068 H5792 H8199 H4941

हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।

60
 כָּל־ :לִי מִשְׁבֵּחַם
 — म-विरुद्ध तिनीहरूको-योजनाहरू
 सबै तिनीहरूको-बदला
 सबै देख्नुभयो
[H4284](#) [H3605](#) [H5360](#) [H3605](#) [H7200](#)

मेरो विरुद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।

61
 שָׁמַעְתָּ :עָלַי מִשְׁבֵּחַם
 म-विरुद्ध तिनीहरूको-योजनाहरू
 सबै हे-परमप्रभु तिनीहरूको-अपमान
 सुन्नुभयो
[H4284](#) [H3605](#) [H3068](#) [H2781](#) [H8085](#)

हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरुद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।

62
 שָׁפְתַי :הַיּוֹם כָּל־ עָלַי וְהַיְיּוֹזָם
 दिनभरि सारा म-विरुद्ध र-तिनीहरूको-भनाइ
 म-विरुद्ध-उठ्नेहरूका आँठहरू
[H3117](#) [H3605](#) [H1902](#) [H8193](#)

मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरुद्ध छन्।

63
 כָּל־ :מִנְיִינָתָם
 — तिनीहरूको-गीत-हुँ
 म हेर्नुहोस्
 र-उठ्ने तिनीहरूको-बस्ने
[H4485](#) [H0589](#) [H5027](#) [H7012](#) [H3427](#)

जब तिनीहरू उठ बस गर्छन्। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।

64
 יְדִיחָם :תְּשִׁיב כְּמַעֲשֵׂה יְהוָה
 तिनीहरूका-हातहरूको तिनीहरूको-कामअनुसार हे-परमप्रभु
 बदला तिनीहरूलाई फिर्ता-दिनुहोस्
[H3027](#) [H4639](#) [H3068](#) [H1576](#) [H7725](#)

हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

65
 לִהְיוֹת :לִהְיוֹת תְּאַלְתָּ לֵיב
 तिनीहरूलाई तपाईंको-शराप अन्धोपन
 हृदयको तिनीहरूलाई दिनुहोस्
[H1992](#) [H8381](#) [H4044](#) [H1992](#) [H5414](#)

तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।

66
 פֶּ :יְהוָה שָׁמַיִם מִתְּשִׁיבֵי
 — परमप्रभुका आकाशहरू मुनिबाट र-नष्ट-गर्नुहोस्-तिनीहरूलाई
 क्रोधमा खेदनुहोस्
[H3068](#) [H8064](#) [H8478](#) [H8045](#) [H0639](#) [H7291](#)

तिनीहरूलाई क्रोधमा खेदनु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्, हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।